

ZERO COST EMPLOYMENT IN MALAYSIA !!!

मलेसियामा शुल्क लागतको रोजगारी !!!

No Recruitment Fees & Cost: - New issuance or renewal of passport for obtaining an employment, Bio-Medical Examination, visa processing, foreign employment insurance, Welfare & Social security fund (SSF), pre-departure orientation training, air ticket (From Kathmandu Airport to Malaysia Airport For departure), in-bound land transportation, accommodation, and in-transit subsistence costs after an employment offer & Aakarshan's service charge which will be fully covered by the employer.

(शुल्क रोजगार खर्च र शुल्क: वैदेशिक रोजगारीको लागि ब्यापार राहदानी जारी गर्न वा नवीकरण गर्न, स्वास्थ्य परीक्षण, भिषा प्रक्रिया, वैदेशिक रोजगार बीमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष (एसएसएफ), प्रधानपूर्वको अभिमुखीकरण तालिम, हवाई टिकट (काठमाडौं एयरपोर्ट देखि मलेसिया एयरपोर्ट सम्म उडानको लागि), रोजगारीको सुनिश्चितता पछिको यातायात, आवास, खाना खर्च, र आकर्षणको सेवा शुल्क पूर्ण रूपमा रोजगारदाताले वहन गर्दछ।)

A. Employer's Information (रोजगारदाताको विवरण)

Name : SUSTIO SDN. BHD. Address : Pulau Pinang, Malaysia
नाम : सस्टिओ एसडीएन. बीएचडी. ठेगाना : पुलाउ पिनाङ, मलेसिया

Short Description About Company & Product (कम्पनी र उत्पादन हुने बस्तुको बारेमा छोटो जानकारी)
 > **About:** Sustio Sdn. Bhd. is a manufacturer of memory module printed circuit boards and semiconductor packaging substrates
 > **बारेमा:** सस्टिओ एसडीएन. बीएचडी. मेमोरी मोड्युल प्रिन्टेड सर्किट बोर्ड तथा सेमिकन्डक्टर प्याकेजिङ सबस्ट्रेट निर्माण गर्ने कम्पनी हो।
 > **Nature of Work:** Manufacture of Printed Circuit Boards
 > **कार्यको प्रकृति:** प्रिन्टेड सर्किट बोर्ड निर्माण।

B. Pre-Approval Details (पूर्व-स्वीकृतिको विवरण):

Pre Approval Date:	2026/05/13	Consignment No.:	60255385	L.T. No.:	342093
पूर्व स्वीकृत मिति:	२०२६/०५/१३	चलानी नं.:	६०२५५३८५	एल टी नं.:	३४२०९३

सि.नं S.N.	कामदारको पद Worker's Position	मान्यता Required No's		न्यूनतम योग्यता Minimum Qualification	मासिक तलब Monthly Salary		ओभरटाइम सुविधा OT Facility	प्रतिदिन काम गर्ने घण्टा Working Hours Per Day	हदामा काम गर्ने दिन Working Day Per Week	वार्षिक विदा Annual Leave	खाता सुविधा Food Facility	बस्ने सुविधा Accomoda- tion Facility	करार अवधि Contract Period
		पुरुष Male	महिला Female		रिट्रिट MYR	ने.रू. NPR							
1.	General Worker/Factory Worker सामान्य कामदार कारखाना कामदार	50	0	Basic reading & Writing सामान्य लेखन	1,700	65,994	As per Malaysian Employment act मलेसिया रोजगार एक्ट अनुसार	7.5 hours ७.५ घण्टा	6 Days ६ दिन	As per Malaysian Employment act मलेसिया रोजगार एक्ट अनुसार	No बै	Yes ह	2 Years दुई वर्ष

स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Passport making Fees	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Overseas Domestic Medical Fees	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Medical Fees	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Foreign Employment Term	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Foreign Insurance Premium (Overseas)	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Air Fare	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Visa Fees	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Departure Fees	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Orientation Fees	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Welfare Fund Payment	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Social Security Fund Payment	स्वेदना गर्ने स्वास्थ्यको सूचक मान्ने र कति मान्ने Who Bears Service Charge
--	--	--	---	---	---	--	---	--	---	--	--

C. Interview Related Information (अन्तर्वार्ता सम्बन्धी विवरण)

1. Initial Employment Registration Schedule (प्रारम्भिक रोजगार दर्ता समयावधि):
Applications will be accepted by QR from 14 to 19 May 2026, on 19 May 2026 Registration will be open until 2:00 PM
आवेदनहरू वैशाख १४ देखि १९ जेठ २०२६ सम्म QR मार्फत स्वीकार गरिनेछ, जसमा ३ जेठ २०२६ मा आवेदन दर्ता दिनेसम्म २ बजे सम्म स्वीकार गरिनेछ।

2. Pre-Interview Schedule (प्री-अन्तर्वार्ताको समयतालिका):
Pre Interview is schedule for 20 May 2026 (प्री अन्तर्वार्ता ६ जेठ २०२६ मा सम्चालन हुनेछ।)

3. Final Interview Schedule (अन्तिम अन्तर्वार्ताको समयतालिका):
Final Interview is schedule for 21 May 2026 (अन्तिम अन्तर्वार्ता ७ जेठ २०२६ मा सम्चालन हुनेछ।)

> For further inquiries regarding this opportunity, please contact Ms. Nisha Subedi, Recruitment & Administrative Officer at 9801122306. (यस अवसर सम्बन्धी थप जानकारीका लागि आकर्षणको भनाई तथा प्रशासन अधिकारी निशा सुवेदीलाई ९८०११२२३०६ मा सम्पर्क गर्नुहोस्।)
 > Applicants are kindly requested to complete their online registration. Candidates who pass the screening process will be invited to the pre-interview stage and notified accordingly. Before traveling to Kathmandu, please contact Aakarshan to avoid any unnecessary inconvenience. (इच्छुक उम्मेदवारहरूले रोजगारी दर्ताको लागि पहिले आफ्नो अनलाइन दर्ता पूरा गर्न अनुरोध गरिनेछ र त्यस प्रक्रियाबाट छुट्टी भएका आवेदकहरूलाई मात्र प्रि-अन्तर्वार्तामा सहभागि गराइनेछ र सूचित गरिनेछ। काठमाण्डू आउनु अघि कुनै अनावश्यक अनुबिधा हुन नदिन कृपया आउनु अघि आकर्षणसँग सम्पर्क गरेर मात्र यात्रा तय गर्नुहोला।)
 > For accurate and reliable information, please refer to Aakarshan's official social media channels:
 • Facebook (फेसबुक): <https://www.facebook.com/Aakarshanmanpower>
 • TikTok (टिकटक): <https://www.tiktok.com/@aakarshanmanpower>
 • Mobile (मोबाइल) 9801122306, Telephone Number (टेलिफोन नं.), 01-4598701
For reliable and accurate information, please rely only on Aakarshan's official social media platforms and channels.
 (भरपर्ने र सही जानकारीका लागि कृपया आकर्षणको उल्लेखित आधिकारिक सामाजिक संजाल र च्यानलहरूमा मात्र निर्भर रहनुहोला।)

D. Employment Related Information & Provisions (रोजगारसँग सम्बन्धित जानकारी)

1. Prohibition of Sub-Agents and Ethical Recruitment Policy (एजेन्ट रहित र नैतिक नीति)

In accordance with the Government of Nepal's regulations, the use of sub-agents in the recruitment process is illegal. Aakarshan fully complies with this mandate and operates exclusively under the "Zero Cost & Fee - Employer Pays Principle (EPP)" model. Aakarshan conducts all recruitment activities directly, and we do not have any branch offices, agents, or intermediaries. Candidates are not required to pay any fees at any stage of the recruitment process to anyone. (नेपाल सरकारले वैदेशिक रोजगारमा एजेन्टको प्रयोग पूर्ण रूपमा गैरकानुनी गराएको छ। आकर्षणले यस नियमको पूर्ण रूपमा पालन गर्दै "शुल्क लागत तथा शुल्क-रोजगारदाताद्वारा भुक्तानी" गर्ने सिद्धान्त अन्तर्गतमा मात्र कार्य गर्दछ। आकर्षणले सबै भर्ती कर्मीहरू प्रत्यक्ष रूपमा सम्चालन गर्दछ र कुनै पनि शाखा कार्यालय, एजेन्ट वा मध्यस्थको प्रयोग हुँदैन। उम्मेदवारहरूले भर्ती प्रक्रियाको कुनै पनि चरणमा कुनै पनि व्यक्तिलाई शुल्क तिर्नु आवश्यक छैन।)
Aakarshan ensures full alignment and compliance with all 11 Forced Labour Indicators established by the International Labour Organization (ILO) throughout its recruitment process.
आकर्षणले आफ्नो भर्ती प्रक्रियामा ११ जबरजस्ती श्रम संकेतहरूलाई पूर्ण रूपमा पालन र अनुपालन सुनिश्चित गर्दछ।

2. Prohibition of Forced Labour/Freely Chosen Employment (जबरजस्ती श्रमको पूर्ण निषेध/स्वेच्छिक रोजगारी)

a. Aakarshan strictly prohibits all forms of forced labor, including debt bondage, involuntary prison labor, and human trafficking. (आकर्षणले अनैच्छिक श्रम, मानव तस्करी लगायत सबै प्रकारका जबरजस्ती श्रमको पूर्ण रूपमा कडाइका साथ निषेध गर्दछ।)
 b. Employment is fully voluntary, and employees may resign or end their contract without penalty, with sufficient notice. Employers must not deduct wages or retaliate against employees. (रोजगार पूर्ण रूपमा स्वेच्छिक हुन्छ, र कामदारले पर्याप्त सूचना दिएर आफ्नो रोजगार सम्झौता कुनै पनि समयमा समाप्त गर्न सक्ने अधिकार राख्छन्। रोजगारदाताले त्यसबापत तलब कटौती गर्नु वा कर्मचारीविरुद्ध प्रतिशोध गर्नु हुँदैन।)
 c. Candidates are not required to pay any fees, loans, or advance payments to secure employment. Property, educational certificates, livestock, jewelry, phones, or any other valuables must never be deposited or used as a condition for obtaining a job. (उम्मेदवारहरूले रोजगारी प्राप्त गर्नका लागि कुनै पनि शुल्क, ऋण वा अग्रिम भुक्तानी दिनु आवश्यक छैन। रोजगारीको शुनिश्चितताको लागि सम्पत्ति, शैक्षिक प्रमाणपत्र, गाई-भैँसी, गराहना, फोन वा अन्य कुनै मूल्यवान वस्तु राख्न र प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।)
 d. Workers are not required to join any employer-mandated or compulsory savings programs. Participation in financial or savings schemes is completely voluntary. (कामदारहरूलाई रोजगारदाताद्वारा अनिवार्य रूपमा लागू गरिएका कुनै पनि बचत कार्यक्रम वा योजनामा सहभागि हुन बाध्य पारिने छैन। वित्तीय वा बचतसम्बन्धी कुनै पनि योजनामा सहभागिता पूर्ण रूपमा स्वेच्छिक रहनेछ।)
 e. Repatriation expenses are covered by the employer upon contract completion or early termination with proper notice. (सम्झौता अन्तर्गतमा पूर्ण रूपमा कामदारले उचित सूचना दिएर सम्झौता पूर्ण समयमै समाप्त गरेमा, स्वदेश फिर्ताको लागि लाग्ने खर्च रोजगारदाताले पूर्ण रूपमा व्यहोर्नेछ।)
 f. Candidates retain their original documents with themselves. (उम्मेदवारहरूले आफ्नो प्रमाणपत्रहरू आफैँसँग राख्ने अधिकार राख्छन्।)
 g. Employment terms will be clearly communicated in a language understood by worker and will remain unchanged unless any updates are more favorable than the existing terms. (रोजगारका सतर्क कामदारले बुझ्ने भाषामा स्पष्ट रूपमा प्रदान गरिनेछ र कुनै पनि शर्तहरू परिवर्तन भएमा हाल भएको भन्दा राम्रो भएमा मात्र परिवर्तनको लागि योग्य हुनेछ।)

3. Legal Working Age For Foreign Employment & Verification (वैदेशिक रोजगारका लागि कानुनी उमेर र प्रमाणीकरण)

All foreign employment applicants must be at least 18 years of age. To verify age, Aakarshan requires applicants to provide at least two official government-issued documents from Nepal, such as: i. National Identity Card, ii. Citizenship Certificate or Any other official document containing a photograph. (वैदेशिक रोजगारका लागि उम्मेदवारको उमेर कम्तीमा १८ वर्ष हुनुपर्छ। उमेर प्रमाणीत गर्न, आकर्षणले उम्मेदवारहरूबाट कम्तीमा दुईवटा नेपाल सरकारद्वारा जारी गरिएको फोटो सहितको आधिकारिक कागजपत्र पेश गर्न आग्रह गर्दछ, जस्तै: १. राष्ट्रिय परिचयपत्र २. नागरिकता प्रमाणपत्र वा कुनै पनि फोटोसहितको अन्य आधिकारिक प्रमाणपत्र।)

4. Working Hours & Overtime Provisions (काम गर्ने समयावधि र अतिरिक्त कार्यसमय सम्बन्धी प्रावधानहरू)

Working hours will comply with the Malaysian Employment Act, 1955. The standard workweek shall not exceed 45 hours, with a maximum of 60 hours per week including overtime in exceptional or emergency situations. All overtime work is voluntary, and workers are entitled to at least one day off every seven days. Work Shift will be night and day shift. (काम गर्ने समय मलेसियाली रोजगार ऐन, १९५५ अनुसार हुनेछ। सामान्य कार्यसमय एक हप्तामा अधिकतम ४५ घण्टा हुनेछ, अपवाद वा आपतकालीन परिस्थितिमा ओभरटाइमसहित अधिकतम ६० घण्टा प्रति हप्ता हुनसक्नेछ।) कामदारहरूले काम स्वेच्छिक हुनेछ, र कामदारहरूले प्रत्येक सात दिनमा कम्तीमा एक दिन छुट्टी पाउने अधिकार राख्छन्। कामको पालो दिन/रात शिफ्टको आधारमा हुनेछ।
 a. Annual Leave : 8 Days (वार्षिक विदा ८ दिन)
 b. Sick Leave : 14 Days (बिगामी विदा १४ दिन)
 c. Hospitalization Leave: 60 Days (हस्पिटल भर्ना भए बापतको विदा ६० दिन)
 d. Public Holiday: 11 Days (सार्वजनिक विदा ११ दिन)
All the above-mentioned leave entitlements are fully paid and are applicable for 2-years of employment period.
(उल्लेखित सबै प्रकारका छुट्टीहरू भुक्तानीसहित उपलब्ध गराइने छन् र यी २ वर्ष रोजगार अवधिको लागि लागू हुनेछन्।)

5. Wages & Benefits (तलब र सुविधाहरू)

Workers receive wages & benefits as per Malaysian labour Law. Overtime is voluntarily and paid at higher rates. No unlawful deductions are made from wages, and every worker receives a clear and timely pay slip. Overtime Calculation will be as below. (कामदारहरूले मलेसियाली रोजगार ऐन अनुसार तलब प्राप्त गर्नेछन्। ओभरटाइम स्वेच्छिक हुनेछ र उच्च दरमा भुक्तानी गरिनेछ। तलबबाट कुनै पनि अवैध कटौती गरिदैन, र प्रत्येक कामदारले स्पष्ट र समयमा तलबको रसिद प्राप्त गर्नेछन्।)
 a. On Normal Days: x1.5 (सामान्य दिनको x1.5 को दरले)
 b. On Sunday/Rest Day : X2.0 (आइतवारको/आरम गर्ने दिनको x२.० को दरले)
 c. On Public Holiday: X3.0 (सार्वजनिक विदाको दिनको x३.० को दरले)

6. Non Discrimination & Respectful Workplace (भेदभावमुक्त र सम्मानजनक कार्य वातावरण सम्बन्धी प्रावधानहरू)

Aakarshan promotes a safe, respectful, and inclusive workplace, ensuring equal and fair opportunities in hiring and employment practices. We have zero tolerance for harassment, abuse, or any form of inhumane treatment, and discrimination based on race, color, age, gender, sexual orientation, gender identity, ethnicity, disability, pregnancy, religion, or other protected characteristics is strictly prohibited. Workers are entitled to participate in religious programs and freely observe their respective practices. Discriminatory medical tests are never conducted. (आकर्षणले सुरक्षित, सम्मानजनक र समावेशी कार्यस्थलको प्रवर्द्धन गर्दछ र रोजगार प्रक्रियामा समान तथा निष्पक्ष अवसरको सुनिश्चितता गर्दछ। उत्पीडन, दुर्व्यवहार वा कुनै पनि अमानवीय व्यवहार पूर्ण रूपमा निषेध गरिएको छ। जात, रङ, उमेर, लिंग, जातीयता, अपाङ्गता, गर्भावस्था, धर्म वा अन्य संरक्षित विशेषताका आधारमा कुनै पनि भेदभाव कडाइका साथ निषेध गरिएको छ। कामदारहरूले धार्मिक कार्यक्रममा सहभागि हुन र आफ्ना धर्म/आस्था अनुसार स्वतन्त्र रूपमा अभ्यास गर्न पाउने अधिकार राख्छन्। भेदभावमूलक मेडिकल परीक्षण प्रक्रिया हुँदैन।)
7. Freedom of Association & Collective Rights (संघ/संगठनमा संलग्न हुने स्वतन्त्रता र सामूहिक अधिकारहरू सम्बन्धी प्रावधानहरू)

Workers have the right to freedom of movement, basic liberties, and collective bargaining. They can raise concerns freely without fear of harassment, retaliation, or discrimination based on their association. Workers may join trade unions, engage in collective bargaining and participate in lawful forms of worker representation, in accordance with Malaysian labor law. (कामदारहरूले, आधारभूत स्वतन्त्रता, र सामूहिक हकहितको लागि आवश्यक उठाउने अधिकार राख्छन्। उनीहरूले कुनै पनि संघ/संगठनको सदस्यताका आधारमा उत्पीडन, प्रतिशोध वा भेदभावको डरविना स्वतन्त्र रूपमा आफ्नो चासो वा सुझाव व्यक्त गर्न सक्नेछन्। कामदारहरूले मलेसियाको रोजगार ऐनअनुसार ट्रेड यूनियनमा सदस्यता लिन, वैध रूपमा सामूहिक हकहितको लागि सहभागि हुन, र कर्मचारी प्रतिनिधित्वका कार्यक्रमहरूमा भाग लिन सक्ने अधिकार सुरक्षित राख्छन्।)

8. Ethical Business Practices (नैतिक व्यवसायिक अभ्यास)

Aakarshan is committed to the highest standards of ethics and integrity in all business interactions. We maintain zero tolerance for bribery, corruption, or any unfair practices, and candidates or their family members are never required to give or receive gifts to secure employment. Privacy of all individuals is protected in accordance with Nepal's Privacy Act, 2017. (आकर्षणले सबै व्यवसायिक कार्यहरूमा उच्चतम स्तरको नैतिकता र ईमानदारीको पालन गर्ने प्रतिवद्धता छ। हस्तक्षेप, भ्रष्टाचार वा अन्य कुनै पनि असमान अभ्यासका लागि पूर्ण रूपमा प्रतिवन्ध छ। उम्मेदवार वा उनीहरूको परिवारको सदस्यहरूले रोजगारी सुनिश्चित गर्नका लागि कुनै पनि उपहार दिन वा लिन आवश्यक पर्दैन। सबै व्यक्तिको गोपनीयता नेपालको गोपनीयता ऐन, २०७४ अनुसार सुरक्षित रहनेछ।)

9. Workplace Health & Safety Provisions (नैतिक व्यवसायिक अभ्यास)

As per Malaysian Labour Law foreign workers are secure with the followings; (मलेसियाको रोजगार ऐन अनुसार, वैदेशिक कामदारहरूले निम्न सुरक्षा सुविधा पाउनेछन्।)
 a. **Employees Provident Fund (EPF):** 2% From the Employer and 2% from the Workers (कर्मचारी सन्चय कोष : रोजगारदाताबाट २% र कामदारबाट २% योगदान।)
 b. **Social Security Organization- Employment Injuries Schemes (SOCSO):** 1.25 % from the Employer and 0.5 % from the worker is deducted. It covers workplace injuries, occupational diseases, permanent disablement and death यस योजनाअन्तर्गत रोजगारदाताबाट १.२५% र कामदारबाट ०.५% कटौती गरिनेछ। यसले कार्यस्थलमा हुने चोटपटक, व्यावसायिक रोग, स्थायी अपाङ्गता तथा मृत्युलाई समेट्छ।
 c. **Foreign Workers Health Insurance Scheme (SPIKPA):** Provides medical treatment & Hospitalization in Government Hospitals (वैदेशिक कामदार स्वास्थ्य बीमा योजना: सरकारी अस्पतालमा चिकित्सा उपचार र अस्पताल सेवाहरू उपलब्ध गराउँछ।)

Information Provided by Department of Foreign Employment (DOFE):

(वैदेशिक रोजगार विभागद्वारा प्रदान गरिएको जानकारी):

Information provided by the Department of Foreign Employment (DOFE) वैदेशिक रोजगार विभागद्वारा नराइएको जानकारी: 1. Make sure you get the visa in your name. १. आफ्नो नाममा भिषा प्राप्त भएको सुनिश्चित गर्नुहोस्। 2. Keep the contact details and location of Diplomatic Mission of Nepal in the country you are going for the employment, it will be easy to contact if you get in trouble. २. आफ्नो काम गर्ने ठेगाना मुकदमा रहेको देशको दूतावासको सम्पर्क ठेगाना र फोन नं. हरू सावधान राख्नुहोला। आफ्नो कठिनाईमा पराई सम्पर्क गर्न सजिलो हुनेछ। 3. Be clear on the services, facilities and salary that is mentioned in this advertisement. ३. यस विज्ञापन (सूचना) मा उल्लेख भएको सेवा, सुविधा र तलबको बारेमा स्पष्ट बुझ्नुहोस्। 4. Orientation or induction training must be taken before going for foreign employment. ४. विदेश जान अघि अभिमुखीकरण वा इन्डक्शन तालिम अनिवार्य लिनुपर्नेछ। 5. Sign the employment contract only after reading carefully about the country, company, services and facilities you are going to and keep a copy of employment contract with yourself. ५. विदेश जान अघि आफ्नो तलब, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य तलबको राम्रो ढंगले मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नुहोला र सो को एक (१) प्रति आफैँसँग राख्नुहोस्। 6. Please use Nepal's Airport while going for foreign employment, otherwise there is possibility of being cheated. ६. काममा विदेश जाँदा नेपालकै विमानस्थल प्रयोग गर्नुहोला, अन्यथा ठगिने सम्भावना हुन्छ। 7. If you would like to know anything more about this advertisement, please contact Department of Foreign Employment. ७. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नपरमा वैदेशिक रोजगार विभाग, सम्पर्क गर्नुहोला।

F. Grievance and Whistleblower Reporting Alert (गुनासो र गोप्य सूचना दर्ता)

Aakarshan encourages a "Speak-up" culture. Report any unethical behavior without fear. Anonymous reports are welcome, and confidentiality will be ensured. (आकर्षणले बोल्ने स्वतन्त्रता र आफ्ना धारणा व्यक्त गर्न अधिकारको सम्मान गर्दछ। कुनै अनैतिक गतिविधि देख्नभन्दा अघि हामीलाई गोप्य रूपमा जानकारी दिन सक्नुहुन्छ। तपाईंको विवरण पूर्ण गोप्य राखिनेछ र बदला रहित वातावरणमा सम्बोधन गरिनेछ।)

Grievance and Whistleblower Reporting Alert (गुनासो र गोप्य सूचना दर्ता)

Aakarshan encourages a "Speak-up" culture. Report any unethical behavior without fear. Anonymous reports are welcome, and confidentiality will be ensured. (आकर्षणले बोल्ने स्वतन्त्रता र आफ्ना धारणा व्यक्त गर्न अधिकारको सम्मान गर्दछ। कुनै अनैतिक गतिविधि देख्नभन्दा अघि हामीलाई गोप्य रूपमा जानकारी दिन सक्नुहुन्छ। तपाईंको विवरण पूर्ण गोप्य राखिनेछ र बदला रहित वातावरणमा सम्बोधन गरिनेछ।)

Grievance Reporting Mechanism of Aakarshan (आकर्षणमा गुनासो दर्ता गर्ने माध्यम):

Emailing at: grievance@aarakshannepal.org or making direct call & SMS at 9847757089
 (इमेल वा गुनासो सम्बन्धित गर्ने नम्बरमा फोन वा एसएमएस मार्फत दर्ता गर्न सक्नु हुनेछ ९८४७७५७०८९।)

AAKARSHAN INTERNATIONAL PVT. LTD.

(AN ETHICAL CERTIFIED FOREIGN RECRUITMENT AGENCY)
 Pashupati Road, Ratopul, Ward No.7, Kathmandu, Nepal
 Phone: 01-4598701 (Hotline) | Mobile: 9801122306
 quality@aarakshannepal.org
 Email: information.aakarshan@gmail.com, Web: www.aakarshannepal.com.np